

भर्मोन्ट स्वास्थ्य विभाग
COVID-19 विरुद्धको खोपको दोस्रो डोज
सहमति फारम

बिरामीको नाम: _____ जन्म मिति: _____

रोग नियन्त्रण तथा संरक्षण केन्द्र (CDC) द्वारा प्रकाशित:

COVID-19 विरुद्धका खोपका विभिन्न उत्पादनहरू एकअर्कासँग अदलबदल गर्न मिल्छ कि मिल्दैन भन्ने सम्बन्धमा जानकारी

तोकिएको अवस्थामा हाल FDA द्वारा स्वीकृत कुनै पनि COVID-19 विरुद्धको खोप प्रयोग गर्न सकिन्छ । ACIP ले उत्पादनको प्राथमिकता निर्धारण गर्दैन । यद्यपि, COVID-19 विरुद्धका खोपहरू अदलबदल गरेर प्रयोग गर्न मिल्दैन । भिन्न-भिन्न खोप लगाउँदा कतिको सुरक्षित र प्रभावकारी हुन्छ भन्ने कुराको मूल्याङ्कन गरिएको छैन । दुबै डोज एकै कम्पनीको लगाउनुपर्छ ।

पहिलो डोजको लागि दिइएको mRNA खोप उत्पादन निर्धारण गर्न नसकिने वा उपलब्ध नहुने अपवादमूलक अवस्थाहरूमा, mRNA COVID-19 खोप सिरिज पूरा गर्न दुई डोजका बिचमा न्यूनतम 28 दिनको अन्तरालमा कुनै पनि उपलब्ध mRNA COVID-19 खोप लगाउन सकिने छ । अस्थायी रूपमा उही mRNA खोप उत्पादन उपलब्ध नहुने अवस्थाहरूमा, भिन्न कम्पनीको खोप प्रयोग गरेर खोप लगाउनुभन्दा उही कम्पनीको खोप नपाउञ्जेल दोस्रो डोज लगाउन ढिलाइ गर्नु (6 हप्तासम्म) राम्रो हुन्छ । यदि यी अवस्थामा (वा अनजानमा) दुई भिन्न-भिन्न mRNA COVID-19 खोपका दुई डोजहरू लगाएमा हालको लागि ती दुईमध्ये कुनै पनि उत्पादनको अतिरिक्त डोज लगाउने सिफारिस गरिँदैन । त्यस्ता व्यक्तिहरूलाई mRNA खोपको दोस्रो डोज लगाएको 2 हप्तापछि COVID-19 विरुद्धको पूर्ण खोप लगाएको मानिने छ ।

mRNA COVID-19 खोपपछि जेन्सन (Janssen) ले विकास गरेको COVID-19 विरुद्धको खोपको सुरक्षा र प्रभावकारिता निर्धारण गरिएको छैन । यद्यपि बिरामीले mRNA COVID-19 खोपको पहिलो डोज लगाएको भएमा तर उही खोप वा भिन्न mRNA COVID-19 खोप लगाएर खोप सिरिज पूरा गर्न नसकेका (जस्तै, प्रतिकूल लक्षणका कारण) सीमित, असाधारण अवस्थाहरूमा mRNA COVID-19 खोप डोज लगाएको कम्तीमा 28 दिनको अन्तरालमा जेन्सनले विकास गरेको COVID-19 विरुद्धको खोपको एउटा डोज लगाउन विचार गर्न सकिने छ । mRNA COVID-19 खोप लगाएपछि जेन्सन ले विकास गरेको COVID-19 विरुद्धको खोप लगाउने बिरामीहरूले मिश्रित खोप सिरिज नभएर जेन्सनले विकास गरेको खोपको एउटा मान्य डोज लगाएको मान्नुपर्दछ र जेन्सनले विकास गरेको COVID-19 विरुद्धको खोपको एउटा डोज लगाएको 2 हप्तापछि पूर्ण खोप लगाएको मानिने छ ।

- मैले क्लिनिक कर्मचारीलाई सूचित गरेको छु कि मैले (वा माथिको बिरामीले) पहिलो डोजको रूपमा प्राप्त गरेको COVID-19 विरुद्धको खोप उत्पादन (अर्थात् फाइजर-बायोटेक, मोडेर्ना) सत्य र सही रहेको विश्वास छ ।
- मैले क्लिनिक कर्मचारीलाई सूचित गरेको छु कि मलाई म(वा माथिको बिरामी) ले COVID-19 विरुद्धको खोपको पहिलो डोज लगाएको मिति सत्य र सही हो भन्ने मलाई विश्वास छ ।

भर्मोन्ट स्वास्थ्य विभाग
COVID-19 विरुद्धको खोपको दोस्रो डोज
सहमति फारम

- भर्मोन्ट स्वास्थ्य विभाग र यस खोप क्लिनिकले मेरो (वा माथिको बिरामीको) पहिले प्राप्त गरेको पहिलो डोज (अर्थात फाइजर-बायोटेक, मोडेर्ना) को सत्यता प्रमाणित गर्न असमर्थ छन् भन्ने कुरा मैले बुझेको छु ।
- मैले COVID-19 विरुद्धका खोप उत्पादनहरू दोस्रो डोजमा प्राप्त भएको खोपको प्रकार परिवर्तन गर्ने बारेमा चर्चा गर्ने COVID-19 विरुद्धका खोप उत्पादनहरू अदलबदल गर्न सकिने क्षमतासम्बन्धी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) बाट प्राप्त माथिका सामग्रीहरू पढेको छु ।
- दुई भिन्न प्रकारका COVID-19 खोप (उदाहरणको लागि: पहिलो डोज मोडेर्ना र दोस्रो डोज फाइजर- बायोएनटेक लगाउने) लगाउँदाको सुरक्षा र प्रभावकारिताको बारेमा अध्ययन गरिएको छैन र कुनै निष्कर्ष निकालिएको छैन भन्ने कुरा मैले बुझेको छु ।

अभिभावकको हस्ताक्षर:

सहमति फाराममा हस्ताक्षर गरिएको मिति:

अभिभावक / कानुनी अभिभावकको हस्ताक्षर * (यदि बिरामी 18 वर्षभन्दा कम उमेरको भएमा)

*यदि नाबालिग राज्यको संरक्षणमा छन् भने कुनै आधिकारिक प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

अभिभावक / कानुनी अभिभावकको नाम (कृपया स्पष्ट अक्षरमा लेख्नुहोस्):

अभिभावक / कानुनी अभिभावकको हस्ताक्षर** (यदि बिरामी 18 भन्दा कम उमेरको भएमा)

**यदि नाबालिग राज्यको संरक्षणमा छन् भने, कुनै आधिकारिक प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने हुन्छ ।